

आज मिति २०७८।१।२६ गते बिहिबारका दिन यस हिलिहाड गाउँ कार्यपालिकाको कार्यालय, पंचमी पाँचथरका अध्यक्ष श्री भूवानी प्रसाद लिडदेनज्यूको अध्यक्षतामा तपसिल बमोजिमका कार्यपालिका सदस्यहरुको उपस्थितिमा आ.व २०७८/७९ को तेहौँ कार्यपालिका बैठक द्वारा तल उल्लेखित प्रस्तावहरु माथि छलफल गरी देहायनुसारका निर्णयहरु पारित गरियो ।

उपस्थिति :

१. अध्यक्ष : श्री भूवानी प्रसाद लिडदेन
२. उपाध्यक्ष : श्री सुमित्रा उप्रेती सेढाई
३. वडा अध्यक्ष : श्री गोपीकृष्ण भण्डारी
४. वडा अध्यक्ष : श्री भिम प्रसाद हेम्ब्या
५. वडा अध्यक्ष : श्री मदन गौतम
६. कार्यवाहक वडा अध्यक्ष : श्री मेनुका देवी बजगाईं
७. वडा अध्यक्ष : श्री लक्ष्मी प्रसाद सुहाड
८. वडा अध्यक्ष : श्री कृष्ण ब. यवा
९. वडा अध्यक्ष : श्री तिलबिक्रम ईधिडगो
१०. का पा सदस्य श्री कामुदा गुरुड
११. का पा सदस्य श्री माया कन्दडवा
१२. का पा सदस्य श्री विष्णुकला उभरकोटी
१३. का पा सदस्य श्री टिकाराम धमला
१४. का पा सदस्य श्री दुर्गामाया परियार
१५. सदस्य सचिव श्री बिक्रम लिम्बु

प्रस्तावहरू:-

१. परिपत्र तथा निर्देशनहरूको जानकारी सम्बन्धमा ।
२. स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कन बापतको प्राप्ताङ्क सम्बन्धमा ।
३. शैक्षिक संस्थाहरूको लेखापरिक्षणका लागि लेखापरिक्षकहरूको छनौट सम्बन्धमा ।
४. मध्यम प्रविधियुक्त बहुउद्देश्यीय फलफुल नर्सरी स्थापना कार्यक्रम सम्बन्धमा ।
५. गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सम्बन्धमा ।
६. सडक बोर्ड नेपालको लागि योजना छनोट सम्बन्धमा ।
७. वडा नं ३ को प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्ति सम्बन्धमा ।
८. विविध ।
९. बोलपत्र मूल्याङ्कन समितिको प्रतिवेदन अनुमोदन सम्बन्धमा ।

निर्णय नं. - १

संघ, प्रदेश तथा जिल्लाका विभिन्न मन्त्रालय, विभाग तथा अन्य कार्यालयहरूबाट यस कार्यालयलाई हालसम्म प्राप्त भएका तपसिल अनुसारका निर्देशन, परिपत्र तथा मागहरू यस कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत द्वारा वाचन गरी अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्यहरूलाई जानकारी गराईयो। उक्त महत्वपूर्ण विविध जानकारी, परिपत्र तथा निर्देशनहरू यसै कार्यपालिका बैठकको माध्यमद्वारा सम्बन्धित सरोकारवालाहरू सम्म पुर्याईने तथा आवश्यक कार्यान्वयन गर्ने/गराउने निर्णय समेत गरियो।

क्र स	पत्र पठाउने निकाय	पत्रको संक्षिप्त व्यहोरा	पत्राचार मिति
१	सं मा तथा सा प्र म स्थानीय तह समन्वय शाखा	स्थानीय तहका कर्मचारीको वृत्ति विकास सम्बन्धमा	२०७८।१।१३
२	प्रदेश सरकार कृषि मन्त्रालय	क्षेत्रिय/प्रादेशिक बजार निर्माण सम्बन्धमा	२०७८।१।१५
३	राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाँचथर	अन्तरक्रिया तथा सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थिति सम्बन्धमा।	२०७८।१।१७
४	नेपाल कानून समाज	स्थानीय वन ऐनको मस्योदा पठाएको बारे	२०७८।१।१८
५	राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग	कार्यसम्पादन सूचक बापतको मूल्याङ्कनबाट प्राप्त अडक र तथ्याङ्क सम्बन्धमा।	२०७८।१।१८
६	जिल्ला प्रशासन कार्यालय पाँचथर	अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सम्बन्धमा	२०७८।१।२२
७	फिदिम नगरपालिका	अन्तर स्थानीय तह समन्वय सञ्चालन सम्बन्धी कार्यविधि	२०७८।१।२२

निर्णय नं. - २

नेपालको संविधानको धारा २५१ उपधारा १ को खण्ड (ख) बमोजिम संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिस गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४ को उपदफा २ बमोजिम स्थानीय तहको कार्यसम्पादनलाई समेत आधार लिई कार्यसम्पादनमा आधारित वित्तिय समानीकरण अनुदानको रकम सिफारिस गर्ने कानुनी व्यवस्था अनुसार राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले मिति २०७८।१।१८ गते स्थानिय तहहरूको कार्यसम्पादन मूल्याङ्कन बापतको प्राप्ताङ्क ६०.८० प्राप्त भएकोले सोही अडकलाई अनुमोदन गर्ने निर्णय गरियो।

निर्णय नं - ३

गाउँपालिका भित्रका सम्पूर्ण सरकारी विध्यालयहरू सामुदायिक अध्ययन केन्द्र तथा सहकारी सस्थाहरूको आ व २०७७/७८ सम्मको लेखा परिक्षण गर्न मिति २०७८।१।०१२६ को सूचना बमोजिम कार्यालयमा दरखास्त परेका तपसिल बमोजिमका रजिष्टर्ड अडिटरहरूलाई देहायनुसारका विधालयहरूमा निर्धारण गर्ने निर्णय गरियो।

क्र स	अडिट गर्ने सस्थाको नाम	श्रेणी	अडिट गर्ने विध्यालयहरू
१	राजु केसी एण्ड कम्पनी काठमान्डौ	ख श्रेणी	वडा न १, २ र ४ का मा वि हरु।
२	चिमरिया एण्ड कम्पनी झापा	ख श्रेणी	वडा न ६ र ७ का मावि हरु।
३	नरेन्द्र एण्ड एसोसिएटस् ताप्लेजुड	घ श्रेणी	वडा नं ६ बाट १ मा वि र वडा न १ र २ का आ वि हरु
४	देवी अधिकारी पाँचथर	घ श्रेणी	वडा न ५ का सम्पूर्ण विध्यालयहरू

५	आर वि टि एम एण्ड एसोसिएटस् फिदिम पाँचथर	घ श्रेणी	वडा नं ६ का १ मा वि र वडा न ६ का आ वि हरु
६	थलड एण्ड कम्पनी ताप्लेजुड	घ श्रेणी	वडा न ३ को १ मा वि , ४ र ७ का आ वि हरु

निर्णय नं - ४

कृषि तर्फको सशर्त अनुदान सहित प्राप्त मध्यम प्रविधियुक्त बहुउद्देश्यीय फलफुल नर्सरी स्थापना कार्यक्रम (प्राप्त बजेट रु ८०००००) सञ्चालनका लागि यस कार्यालयद्वारा मिति २०७८।०९।२८ गते प्रस्ताव आह्वानको सूचना भई तोकिएको म्याद भित्र प्रस्ताव पेश गर्ने तपसिलका कृषि सहकारी तथा कृषि फर्महरूलाई देहायनुसार बजेट विनियोजन गर्ने निर्णय गरियो ।

तपसिल

क्र स	प्रस्ताव पेश गर्ने कृषि सहकारी तथा फर्मको नाम	ठेगाना	बाली वस्तु	बजेट विनियोजन
१	श्री पूर्वेली कृषि सहकारी संस्था लि.	हिलिहाड ५	फलफुल नर्सरी	३०००००
२	श्री मुस्कान कृषि तथा पशुपन्छी फर्म	हिलिहाड ५	फलफुल नर्सरी	२५००००
३	श्री लक्ष्मी नर्सरी एड एग्रो फर्म	हिलिहाड ५	फलफुल नर्सरी	२५००००

निर्णय नं - ५

गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण गर्ने सन्दर्भमा यस कार्यालयबाट संकलित तथ्याडकलाई विश्लेषण समेत गरी प्राप्त प्रारम्भिक सुचीलाई मिति २०७८।१०।०२ गते यस कार्यालय र वडा कार्यालयहरूमा सूचना टाँस गरिएकोमा सम्बन्धित वडा कार्यालयको गुनासो सुनुवाई समिति समक्ष सो उपर कुनै पनि उजुरी/गुनासो दर्ता नभएको हुँदा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम गुनासो सुनुवाई मार्गदर्शन २०७८ को नियम ६ (ग) बमोजिम अन्तिम नतिजा प्रकाशन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरियो ।

निर्णय नं - ६

सडक बोर्ड नेपालको प स २०७८/७९ च नं ९५० र मिति २०७८।११।११ गते प्राप्त पत्रानुसार यस गाउँपालिकाको लागि आ व २०७८/७९ को बजेट रु १४००००० स्विकृत भई प्राप्त भएकोले सडक बोर्ड नियमावली २०६० नियम ९ बमोजिम व्यहोर्नुपर्ने समपुरक रकम (matching fund) रु ३५०००० (रु ३ लाख ५० हजार मात्र) रकम आकषिक कोषबाट व्यहोर्ने गरि निम्न योजनाहरूको लागि छुट्याउने निर्णय गरियो ।

निम्न

क्र स	प्रस्तावित सडक योजनाको नाम	क्षेत्र	बजेट
१	हिलिहाड गेटदेखि प्रशासकीय भवन सम्म जाने कच्ची बाटो मर्मत सम्भार	वडा नं ४	१०,००,०००
२	जोरपानी देखि प्रशासकिय भवन आउने बाटो	वडा नं ४	७,५०,०००

निर्णय नं - ७

वडा न ३ को कार्यालय भवन निर्माणको लागि हिलिहाड वडा न ३ बस्ने सुख बहादुर माड्युडको श्रीमती राम कुमारी माड्युडले स्वेच्छीक निशुल्क जग्गा दान गर्न मन्जुरी नामा पेश गर्नु भएकोले उक्त जग्गा वडा कार्यालय निर्माणको लागि

उपयुक्त ठहर गरी साविक गोपेटार वडा न ५ मा पर्ने कि न १०६ को क्षेत्रफल ७-१३-२-२ मध्ये दक्षिण पट्टी बाट चार कुना मिल्ने गरी ३-०-०-० तिन रोपनी प्राप्त गर्ने गरी जिल्ला प्रशासन कार्यालय, पाँचथर मा लेखी पठाउने निर्णय गरियो ।

निर्णय नं - ८

(क) श्री मौलोडाँडा आ वि भारपाको च न १९ को पत्रसाथ प्राप्त बि ब्या स निर्णय समेत भई आएकोहुँदा पुरानो भवन भत्काउने निर्णय गरियो ।

(ख) श्री समेवा वाल विकास केन्द्र हिलिहाड ७ को भवन जिर्ण भएको हुँदा उक्त जिर्ण भवन भत्काउने निर्णय गरियो ।

(ग) श्री कावेली आ वि हिलिहाड २ भवन जिर्ण भएको हुँदा उक्त जिर्ण भवन भत्काउने निर्णय गरियो ।

(घ) हिलिहाड ७ निवासी दिपक सुहाड सवारी दुर्घटनापरि सख्त घाइते भई उपचार भइरहेको र निजको आर्थिक अवस्था अत्यान्तै कमजोर भएको हुँदा निजलाई उपचार सहायता रु ५००००। पचास हजार आकस्मिक कोषबाट उपलब्ध गराउने निर्णय गरियो ।

(ङ) हिलिहाड ६ बस्ने मिलन योडहाडको छोरी नुनाम योडहाड अचानक गम्भिर विरामि परी उपचारको क्रममा रहेको र निज आर्थिक रुपमा विपन्न रहेको हुँदा उपचार सहायता रु १५०००।० पन्ध्र हजार आकस्मिक कोषबाट उपलब्ध गराउने निर्णय गरियो ।

(च) हिलिहाड ६ बस्ने तिल बहादुर फत्रको श्रीमति टिकामायौं फत्र मानसिक सन्तुलन गुमाइ बेवारिसे रहेको अवस्थामा मृत्यु भएको हुँदा निजको दाहा सस्कार तथा काजकृया खर्च रु २००००। विस हजार आकस्मिक कोषबाट उपलब्ध गराउने निर्णय गरियो ।

(छ) हिलिहाड ६ मा रहेका शोर्पागढी सिवालय मन्दिरको छाना हावाहुरीले उडाएको हुँदा प्राविधिक स्टमेट बमोजिम भुक्तानी दिने निर्णय गरियो ।

(ज) हिलिहाड ४ बस्ने बासुदेव प्रधानको नावालाक छोरा विनोध प्रधान रुखबाट लडी गम्भीर चोट लागि उपचारको लागि पठाउनु पर्ने तथा निजको आर्थिक अवस्था अत्यान्तै कमजोर भएको हुँदा एम्बुलेन्स खर्च बापत रु १५०००। आकस्मिक कोषबाट उपलब्ध गराउने निर्णय गरियो ।

(झ) हिलिहाड ३ बस्ने नविन कुमार माड्युडको लौनोभैसी अचानक मरेको तथा निजको जिउने आधार समाप्त भएको हुँदा रु १५००० राहत उपलब्ध गराउने निर्णय गरियो ।

(ञ) हिलिहाड २ स्थित पाथिभरा सदन आमा समुहले वडाका अन्य आमा समूहहरुलाई समेत समेटी अन्तराष्ट्रिय नारी दिवस मनाएको हुँदा उक्त समूहलाई रु ५००००। दिवस, समारोह अन्तर्गतको चालु खर्चबाट भुक्तानी गर्ने निर्णय गरियो ।

(ट) हिलिहाड २ कावेली यूवा क्लवलाई पालिकाको तर्फबाट फिदिम न पा भलिबल खेल खेल्न पठाएको हुँदा आतेजाते सवारी भाडा रु १३०००। तेह्र हजार आकस्मिक कोषबाट उपलब्ध गराउने निर्णय गरियो ।

(ठ) हिलिहाड ७ मा दलित सशक्तिकरण कार्यक्रम सन्चालन गर्न रु २५०००।० आकस्मिक कोषबाट उपलब्ध गराउने निर्णय गरियो ।

(ड) वडा न २ स्थित तमोर लिफ्टीड आयोजना जाने बाटो मर्मत सम्भार गर्दा ६६०००। बढि खर्च लागेकोले पालिका जेसिभि प्रयोग भएकोले आम्दानीमा रु ६६०००। छुट दिने निर्णय गरियो ।

(ढ) डा देवी क्षेत्री दुलालद्वार लिखित पुस्तक **पाँचथरको इतिहास** यस पालिकाको सोध अध्ययनको लागि अत्यान्तै उपयोगी ठहर भएकोले कार्यालयको पुस्तकालय प्रयोजनको लागि ६२ प्रति खरिद गर्ने निर्णय गरियो ।

(ण) हिलिहाड गापाका कर्मचारीको मिलन केन्द्र कार्यालय कक्षको ब्यवस्थापनको लागि भएको आकस्मिक खर्च रु ३००००।० आकस्मिक कोषबाट भुक्तानी दिने निर्णय गरियो ।

(त) किराँत याक्थुङ चुम्लुङको कार्यालय ब्यवस्थापनको लागि रु ३००००।० तिस हजार आकस्मिक कोषबाट भुक्तानी दिने निर्णय गरियो ।

(थ) गाउँपालिका महासंघका सदस्यता नविकरणको लागि रु २०००० कार्यालय सन्चालनबाट खर्च भुक्तानी दिने निर्णय गरियो

निर्णय नं - ९

यस हिलिहाड गाउँपालिकाको ५ सैयाको आधारभुत स्वास्थ्य चौकी निर्माणको लागि मिति २०७८/०८/२७ मा राष्ट्रिय स्तरको पत्रिकामा बोलपत्र (ठेक्का नं HRM/NCB/WORKS/NOTICE/04/2078-79) आह्वान गरि मिति २०७८/११/१० गते मूल्याङ्कन समितिबाट श्री एपेक्स-मिसन जे भी, मैतिदेबी काठमाण्डौले पेस गरेको बोलपत्रको कबोल रकम १२,०४,२८,९६०।२६ (१२ करोड ४ लाख २८ हजार ९६० रुपैया २६ पैसा) लाइ सारभुत रुपमा प्रभावग्राही भनि पेश गरेको निम्नानुसारको अन्तिम मूल्याङ्कन समितिको प्रतिवेदनलाई यसै बैठकबाट अनुमोदन गर्ने निर्णय गरियो ।

Government of Nepal

Hilihang Rural Municipality, Panchthar

IFB No.: HRM/NCB/WORKS/NOTICE/04/2078-079

Project Title: CONSTRUCTION OF 5 BED PRIMARY HOSPITAL



3. Price Evaluation Committee's final Recommendation

Based on above evaluation, evaluation committee recommends making formal acceptance to bidder:

The Bid of Apex-Mission Jv has been selected as substantially responsive lowest evaluated bid.

Price Bid Evaluation Report

Prepared on: 31-01-2022

2.4 Price Bid Evaluation Summary Chart

SN	Bidder's Name	Total Amount	Discount (if applicable)	Value of Minor Difference (Technical)	Value of Minor Difference (Commercial)	Total Evaluated Price	Adjustment for Nonconformities	Agency Estimates	Difference (Higher/Lower)	Ranking
1	Apex-Mission Jv	105438744.70	0.00	0.00	0.00	105438744.70	0.00	105598491.40	-0.15%	1
2	Khani Nirmar Sewa P. Ltd.	106693063.40	0.00	0.00	0.00	106693063.40	0.00	105598491.40	1.04%	Disqualified

2.5 Special Test Result:

Bidder Name	Sub Criteria	Result	Comment
Apex-Mission Jv	Additional performance security due to Front Loading/Excessive Low Bidding/Seriously Unbalance Amount required	NO	
Performance Guarantee Amount :	60,21,500		
Additional performance security due to Front Loading/Excessive Low Bidding/Seriously Unbalance Amount :	NA		
Total Performance Guarantee Amount :	60,21,500		

2.4 Price Bid Evaluation Summary Chart

Handwritten signatures and stamps of the evaluation committee members, including Ugen Mani Limbu, Engineer, Reg No. 18122 Civil "A".